



अख्तियार दुरुपयोग अनुसन्धान आयोग

टंगाल, काठमाडौं

मिति: २०७५।१२।१० गते

प्रेस विज्ञप्ति

विषय: आरोप-पत्र दायर गरिएको ।

जाजरकोट जिल्ला साविक सीमा गा.वि.स हाल शिवालय गाउँपालिका -१ स्थित सालघारी डाँडामा एल.जि.सी.डी.पी.को आर्थिक सहयोगमा सामुदायिक भवन निर्माण गर्दा प्राविधिक इष्टिमेटअनुसार नगरेको भन्ने समेतको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उक्त साविक सीमा गा.वि.स लाई एल.जि.सी.डी.पी. कार्यक्रमबाट हिमालय नागरिक सचेतना केन्द्र भवन निर्माणको लागि रकम निकास भई सो भवन निर्माण गर्न उपभोक्ता समितिसँग सम्झौता भएकोमा उक्त सामुदायिक भवन निर्माणसँग सम्बन्धित पदाधिकारीहरूले भवन निर्माण कार्य सम्झौता एवं लागत इष्टिमेट बमोजिम सम्पन्न नभएको अवस्थामा नै मापदण्ड विपरीत गरिएको निर्माण कार्यलाई मापदण्ड बमोजिम गरिएको भनि प्रमाणित गरी झुठ्ठा बिल भरपाई तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी उक्त प्रतिवेदनको आधारमा भुक्तानिको लागि सिफारिस गरी रु.२,३३,४४८।४९ (दुई लाख तेत्तीस हजार चार सय अठचालीस रूपैयाँ उनन्चास पैसा) बढी भुक्तानी लिई/दिई आफूहरूलाई गैरकानूनी लाभ तथा नेपाल सरकारलाई हानिनोक्सानी पुऱ्याउने बदनियतले कसुर गरेको पुष्टि हुन आएको हुँदा उक्त कार्यमा संलग्न देहाय बमोजिमका व्यक्तिहरू उपर देहाय बमोजिमको सजायको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

सि.न	नामथर	दर्जा	कार्यालय	विगो	सजाय मागदावी
१	दिपबहादुर सिंह	तत्कालीन गाविस सचिव	सीमा गाउँविकास समिति, जाजरकोट	रु.२,३३,४४८।४९	भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा(१) र दफा ८ को उपदफा (१) को देहाय (ख),(ग) र (ड) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी
२	नरबहादुर नेपाली	असिष्टेण्ट सव-इन्जिनियर	"	"	"
३	भिमबहादुर राना	सामाजिक परिचालक एवं उपभोक्ता समितिका सदस्य सचिव	"	"	भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा(१) र दफा ८ को उपदफा (१) को (ड) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी
४	दिली देवी बाँठो	अध्यक्ष	भवन निर्माण उपभोक्ता समिति	"	भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन मागदावी

(प्रदीपकुमार कोइराला)

प्रवक्ता